



प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्

बागमती प्रदेश कार्यालय

हेटौंडा, मकवानपुर

डिप्लोमा/प्रमाणपत्र तथा प्रि-डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटाको वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूको नतिजा प्रकाशन सम्बन्धी अत्यन्त जरुरी सूचना ।

प्रथम पटक प्रकाशित मिति: २०७८/०७/१७

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरको मिति २०७८/०४/३०, २०७८/०५/१८ र मिति २०७८/०५/०२ गते शैक्षिक सत्र २०७८/७९ का लागि गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना बमोजिम डिप्लोमा/प्रमाणपत्र तथा प्रि-डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा विद्यार्थी छनौटका लागि तोकिएको मिति र समय भित्र Online फाराम भरेका योग्य आवेदकहरू मध्येबाट डिप्लोमा/प्रमाणपत्र तथा प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७४ (चौथो संशोधन २०७८) तथा उल्लेखित सूचना अनुसार यस कार्यालयबाट मिति २०७८/०६/०७ र २०७८/०६/०८ गते प्रथम चरणमा तथा मिति २०७८/०७/०२ गते दोस्रो चरणमा प्रकाशित नतिजा बमोजिम सिफारिस गरिएको शिक्षण संस्थामा तोकिएको मिति र समय भित्र भर्ना हुन नआई रिक्त रहेको कोटाहरूमा तपसिल बमोजिमका योग्यताक्रम अनुसारका विद्यार्थीहरू पुनः सिफारिस गरिएको व्यहोरा सूचित गरिन्छ । वर्गीकृत छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीहरूले मिति २०७८/०७/२८ गते सम्म कार्यालय समय भित्र अनिवार्य रूपमा आफ्नो शैक्षिक योग्यता, नागरिकता, आँफु वर्गीकृत छात्रवृत्तिको जुन समुहमा छनौट भएको हो, सो को सक्कल प्रमाणपत्रहरू र Online छात्रवृत्ति छनौट आवेदन फाराम भर्दा प्राप्त भएको प्रवेश पत्र सहित भर्ना भई सक्नुपर्नेछ । सम्बन्धित शिक्षण संस्थाहरूले समेत यसै सूचनालाई आधार मानी उल्लेखित सूचना तथा निर्देशिका बमोजिम विद्यार्थीहरू भर्ना गर्न गराउनुहुन र तोकिएको मिति र समय भित्र भर्ना हुन नआई रिक्त रहेको कोटा, भर्ना हुन नआएको प्रशिक्षार्थीको नाम, अनुमति नं., वर्गीकृत छात्रवृत्तिको समुह समेत उल्लेख गरी ३ (तीन) दिन भित्र यस कार्यालयको ईमेल ठेगाना exam@ctevtbagmati.org.np मा र सो को बोधार्थ परिषद्, परीक्षा नियन्त्रण कार्यालय (oce.ctevt@gmail.com) मा पठाउनुहुन अनुरोध छ ।

निर्देशक